

नेपाल सरकार  
ऊर्जा मन्त्रालय

ऊर्जा मन्त्रालयबाट स्वीकृत मिति: २०७२।०३।१०

निर्माण सम्पन्न जलविद्युत आयोजनाहरूलाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७२

**प्रस्तावना:** माननीय अर्थ मन्त्रीद्वारा प्रस्तुत तथा व्यवस्थापिका संसदबाट पारित आ.व. २०७१/७२ को बजेट वक्तव्यको “ऊर्जा: उज्यालो नेपाल समृद्ध नेपाल” शीर्षक अन्तर्गतको बुँदा नं. ६१ मा “आयोजनाहरू समयमा सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०७९/८० सम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र निर्यात गर्ने विद्युत उत्पादकहरूलाई दश वर्षसम्म पूरै र त्यसपछि पाँच वर्ष ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरिएको छ । यस्ता उत्पादकहरूले उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि प्रति मेगावाट रु. ५० लाखका दरले एकमुष्ट अनुदान दिने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०७४/७५ सम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उत्पादकहरूलाई यस्तो अनुदानमा १० प्रतिशत थप गरिनेछ ।” भन्ने व्यवस्था भएकोमा सो अनुदान प्रदान गर्ने कार्य व्यवस्थित गर्न नेपाल सरकार (ऊर्जा मन्त्रालय) ले यो कार्यविधि बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम “निर्माण सम्पन्न जलविद्युत आयोजनाहरूलाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७२” रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

(३) यो कार्यविधि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि जलविद्युत आयोजनाहरूलाई एकमुष्ट अनुदान दिने प्रयोजनमा लागू हुनेछ ।

२. **अनुदानको व्यवस्था:** (१) व्यवस्थापिका संसदबाट पारित आ.व. ०७१/०७२ को बजेट वक्तव्य तथा यस कार्यविधि अन्तर्गतको एकमुष्ट अनुदान प्राप्त गर्न निजी क्षेत्र, सार्वजनिक क्षेत्र, सार्वजनिक-निजी क्षेत्र साझेदारी वा अन्य व्यापारिक प्रयोजनले संचालित जलविद्युत आयोजनाले आ.व. २०७१/०७२ देखि आ.व. २०७९/८० भित्र (दुवै आर्थिक वर्षहरू समेत) व्यापारिक उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत आपूर्ति गरिरहेको हुनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमका जलविद्युत उत्पादकलाई रु. पचास लाख प्रति मेगावाट जडित क्षमताको दरले एकमुष्ट अनुदान प्रदान गरिने छ ।

(३) उपदफा (१) बमोजिमका आयोजनाले आ.व. २०७१/०७२ देखि आ.व. २०७४/०७५ भित्र (दुवै आर्थिक वर्षहरू समेत) व्यापारिक उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत आपूर्ति गरिरहेको भएमा त्यस्तो जलविद्युत उत्पादकलाई उपदफा (२) अनुसार प्रदान गरिने अनुदान रकममा दश प्रतिशतले थप गरिने छ ।

३. निवेदन सम्बन्धी व्यवस्था: (१) दफा २ बमोजिम अनुदान प्राप्त गर्न निर्माण सम्पन्न जलविद्युत उत्पादकहरूले देहाय बमोजिमको विवरण खुलाई ऊर्जा मन्त्रालयमा निवेदन दिनुपर्नेछ:-

(क) आयोजनाको कुल लागत सहितको आयोजना सम्पन्न प्रतिवेदन (Project Completion Report), र

(ख) नेपाल विद्युत प्राधिकरण, अन्य थोक विद्युत खरिदकर्ता, स्वतन्त्र इन्जिनियर वा अधिकार सम्पन्न नियमन आयोगबाट जारी गरिएको जलविद्युत आयोजनाको व्यापारिक उत्पादन शुरू गरी विद्युत आपूर्ति गरिरहेको प्रमाणपत्र वा प्रमाणित विवरण ।

(२) ऊर्जा मन्त्रालयले उपदफा (१) बमोजिमका कागजात अध्ययन गरी यस कार्यविधि बमोजिम योग्यता पुगेका जलविद्युत उत्पादकहरूलाई अनुदान दिने व्यवस्थाकोलागि अर्थ मन्त्रालयमा सिफारिश गर्नेछ ।

(३) अर्थ मन्त्रालयबाट अनुदानको रकम निकासी प्राप्त भएपछि ऊर्जा मन्त्रालयले सम्बन्धित जलविद्युत उत्पादकलाई भुक्तानी दिनेछ ।